



प्रदेश लोक सेवा आयोग

गण्डकी प्रदेश, पोखरा

प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो/पाँचौ तहका प्राविधिक/अप्राविधिक पदहरूको

बहुवाद्दारा पदपूर्ति हुने पदसंख्या सम्बन्धी सूचना

सूचना नं. ०४/२०७८/०७९

प्रकाशन मिति:-२०७८।०६।२७

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश तथा गण्डकी प्रदेशका स्थानीय तहबाट प्राप्त माग संख्याको प्रतिशत निर्धारण गरी कायम भएका आ.प्र. तथा बहुवाद्दारा पूर्ति हुने पद संख्याको विवरण आयोगको **website: ppsc.gandaki.gov.np** मा राखिएको छ। बहुवा तर्फका उक्त पदहरूको पदपूर्ति प्रदेश निजामती सेवा र स्थानीय तहको सेवा सम्बन्धी कानून बमोजिम हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

प्रदेश निजामती सेवाका चौथो/पाँचौ तहका प्राविधिक/अप्राविधिक पदहरूको

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

सूचना नं. ०५/२०७८/०७९

प्रकाशन मिति:-२०७८।०६।२७

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था अनुसार प्रदेश सरकार अन्तर्गत रिक्त भएका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली <http://onlineppsc.gandaki.gov.np> बाट अनलाइन दरखास्त दिनुपर्नेछ। प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरूको प्राथमिकता क्रम अनुसार नियुक्तिको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरामा सिफारिस गरिनेछ।

पाँचौ तहका अप्राविधिक पदहरू

सि.नं.	विज्ञापन नं.	विज्ञापन किसिम	पद, सेवा, समूह, उपसमूह, तह	पद संख्या
१	१२३/२०७८-७९	खुला	सहायक, प्रशासन, सा.प्र., पाँचौ	२
			लेखापाल, प्रशासन, लेखा, पाँचौ	१
	१२४/२०७८-७९	महिला	सहायक, प्रशासन, सा.प्र., पाँचौ	१
			लेखापाल, प्रशासन, लेखा, पाँचौ	१
			कुल जम्मा	५

पाँचौं तहका प्राविधिक पदहरू

सि.नं.	विज्ञापन नं.	विज्ञापन किसिम	पद, सेवा, समूह, उपसमूह, तह	पद संख्या
१	१२५/२०७८-७९	खुला	तथ्याङ्क सहायक, आ.यो.तथा तथ्याङ्क, तथ्याङ्क, पाँचौं	१
२	१२६/२०७८-७९	खुला	सवइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, जनरल, पाँचौं	४
			सवइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, स्यानिटरी, पाँचौं	५
			सवइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, इरिगेशन, पाँचौं	१
	१२७/२०७८-७९	महिला	सवइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, जनरल, पाँचौं	१
			सवइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, स्यानिटरी, पाँचौं	१
			सवइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, इरिगेशन, पाँचौं	१
	१२८/२०७८-७९	आ.ज.	सवइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, जनरल, पाँचौं	१
			सवइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, स्यानिटरी, पाँचौं	१
	१२९/२०७८-७९	मधेसी	सवइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, जनरल, पाँचौं	१
			सवइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, स्यानिटरी, पाँचौं	१
१३०/२०७८-७९	दलित	सवइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, जनरल, पाँचौं	१	
		सवइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, स्यानिटरी, पाँचौं	१	
३	१३१/२०७८-७९	खुला	प्राविधिक सहायक, कृषि, बाली संरक्षण, पाँचौं	१
			प्राविधिक सहायक, कृषि, प्रसार, पाँचौं	१
			प्राविधिक सहायक, कृषि, बागबानी, पाँचौं	१
			प्राविधिक सहायक, कृषि, माटो विज्ञान, पाँचौं	१
१३२/२०७८-७९	महिला	प्राविधिक सहायक, कृषि, बागबानी, पाँचौं	१	
४	१३३/२०७८-७९	खुला	प्राविधिक सहायक, कृषि, फिसरिज, पाँचौं	१
			पशु सेवा प्राविधिक, कृषि, लाए.पो.ण्ड डे.डे., पाँचौं	१
			पशु स्वास्थ्य प्राविधिक, कृषि, भेटेरीनरी, पाँचौं	१
५	१३४/२०७८-७९	खुला	कम्प्युटर अपरेटर, विविध, पाँचौं	१
६	१३५/२०७८-७९	खुला	कविराज, स्वास्थ्य, आयुर्वेद, पाँचौं	१
७	१३६/२०७८-७९	खुला	स्टाफ नर्स, स्वास्थ्य, जनरल नर्सिङ, पाँचौं	३
	१३७/२०७८-७९	महिला	स्टाफ नर्स, स्वास्थ्य, जनरल नर्सिङ, पाँचौं	१
	१३८/२०७८-७९	आ.ज.	स्टाफ नर्स, स्वास्थ्य, जनरल नर्सिङ, पाँचौं	१
	१३९/२०७८-७९	मधेसी	स्टाफ नर्स, स्वास्थ्य, जनरल नर्सिङ, पाँचौं	१
८	१४०/२०७८-७९	खुला	पब्लिक हेल्थ नर्स, स्वास्थ्य, प.न.हे., पाँचौं	१
	१४१/२०७८-७९	महिला	पब्लिक हेल्थ नर्स, स्वास्थ्य, प.न.हे., पाँचौं	१
९	१४२/२०७८-७९	खुला	ल्याव टेक्निसियन, स्वास्थ्य, मे.ल्या.टे., पाँचौं	२
	१४३/२०७८-७९	महिला	ल्याव टेक्निसियन, स्वास्थ्य, मे.ल्या.टे., पाँचौं	१
१०	१४४/२०७८-७९	खुला	रेडियोग्राफर, स्वास्थ्य, रेडियोग्राफी, पाँचौं	१
११	१४५/२०७८-७९	खुला	हेल्थ असिष्टेण्ट, स्वास्थ्य, हे.ई., पाँचौं	१
	१४६/२०७८-७९	महिला	हेल्थ असिष्टेण्ट, स्वास्थ्य, हे.ई., पाँचौं	१
			कुल जम्मा	४४

चौथो तहका अप्राविधिक पदहरू

सि.नं.	विज्ञापन नं.	विज्ञापन किसिम	पद, सेवा, समूह, उपसमूह, तह	पद संख्या
१	१४७/२०७८-७९	खुला	सहायक, प्रशासन, सा.प्र., चौथो	२
	१४८/२०७८-७९	महिला	सहायक, प्रशासन, सा.प्र., चौथो	१
कुल जम्मा				३

परीक्षा कार्यतालिका:-

सि.नं.	विज्ञापन नं.	पद, सेवा, समूह, उपसमूह, तह	परीक्षा मिति र समय	
			प्रथम पत्र	द्वितीय/तृतीय पत्र
१.	१२३-१२४/ २०७८-७९	सहायक, प्रशासन/सा.प्र., पाँचौ	२०७८/०९/२४ विहान ८:०० बजे	प्रथम चरणको नतिजामा प्रकाशन गरिनेछ
२.	१२५/२०७८-७९	तथ्याङ्क सहायक, आ.यो.तथा तथ्याङ्क, तथ्याङ्क, पाँचौ	२०७८/११/०६ विहान ८ बजे	
३.	१२६-१३०/ २०७८-७९	सबइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, पाँचौ	२०७८/१०/१५ विहान ८ बजे	
४.	१३१-१३२/ २०७८-७९	प्राविधिक सहायक, कृषि, पाँचौ	२०७८/०९/३० विहान ८ बजे	
५.	१३३/२०७८-७९	कृषि, भेटेरीनरी/ला.पो.एण्ड डे.डे र फिसरिज, पाँचौ	२०७८/१०/०१ विहान ८ बजे	
६.	१३४/२०७८-७९	कम्प्युटर अपरेटर, विविध, पाँचौ	२०७८/११/१४ विहान ८ बजे	
७.	१३५/२०७८-७९	कविराज, स्वास्थ्य, आयुर्वेद, पाँचौ	२०७८/०९/२१ विहान ८ बजे	
८.	१३६-१३९/ २०७८-७९	स्टाफ नर्स, स्वास्थ्य, जनरल नर्सिड, पाँचौ	२०७८/१०/२२ विहान ८ बजे	
९.	१४०-१४१/ २०७८-७९	पब्लिक हेल्थ नर्स, स्वास्थ्य, प.न.हे., पाँचौ	२०७८/१०/२३ विहान ८ बजे	
१०.	१४२-१४३/ २०७९-०७९	ल्याव टेक्सिसियन, स्वास्थ्य, मे.ल्या.टे., पाँचौ	२०७८/१०/२८ विहान ८ बजे	
११.	१४४/२०७८-७९	रेडियोग्राफर, स्वास्थ्य, रेडियोग्राफी, पाँचौ	२०७८/०९/२७ विहान ८ बजे	
१२.	१४५-१४६/ २०७८-७९	हेल्थ असिष्टेण्ट, स्वास्थ्य, हे.ई., पाँचौ	२०७८/१०/१९ विहान ८ बजे	
१३.	१४७-१४८/ २०७८-७९	सहायक, प्रशासन/सा.प्र., चौथो	२०७८/१०/०८ विहान ८ बजे	प्रथम चरणको नतिजामा प्रकाशन गरिनेछ

स्थानीय सरकारी सेवाका चौथो/पाँचौ तहका प्राविधिक/अप्राविधिक पदहरूको

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

सूचना नं. ०६/२०७८/०७९

प्रकाशन मिति:-२०७८।०६।२७

कर्मचारी समायोजन ऐन,२०७५ को दफा १२ को व्यवस्था अनुसार स्थानीय तहहरूमा रिक्त भएका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली <http://onlineppsc.gandaki.gov.np> बाट अनलाइन दरखास्त दिनु पर्नेछ। प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरूले रोजेको प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकिएको नियुक्तिको लागि सिफारिस गरिनेछ।

पाँचौ तहका अप्राविधिक पदहरू

सि.नं.	विज्ञापन नं.	विज्ञापन किसिम	पद, सेवा, समूह, उपसमूह, तह	पद संख्या
१	५२६/२०७८-७९	खुला	कानून सहायक, न्याय, कानून, पाँचौ	१
			सहायक, प्रशासन, सा.प्र., पाँचौ	३१
			लेखापाल, प्रशासन, लेखा, पाँचौ	११
			आ.ले.प. सहायक, प्रशासन, लेखा, पाँचौ	५
२	५२७/२०७८-७९	महिला	सहायक, प्रशासन, सा.प्र., पाँचौ	१०
			लेखापाल, प्रशासन, लेखा, पाँचौ	२
३	५२८/२०७८-७९	आ.ज.	सहायक, प्रशासन, सा.प्र., पाँचौ	१९
			लेखापाल, प्रशासन, लेखा, पाँचौ	२
४	५२९/२०७८-७९	मधेसी	लेखापाल, प्रशासन, लेखा, पाँचौ	२
५	५३०/२०७८-७९	दलित	लेखापाल, प्रशासन, लेखा, पाँचौ	१
			कुल जम्मा	८४

पाँचौ तहका प्राविधिक पदहरू

सि.नं.	विज्ञापन नं.	विज्ञापन किसिम	पद, सेवा, समूह, उपसमूह, तह	पद संख्या
१	५३१/२०७८-७९	खुला	तथ्याङ्क सहायक, आ.यो.तथा तथ्याङ्क, तथ्याङ्क, पाँचौ	१
	५३२/२०७८-७९	महिला		१
२	५३३/२०७८-७९	खुला	सबइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, पाँचौ	३६
	५३४/२०७८-७९	महिला		१५
	५३५/२०७८-७९	आ.ज.		७
	५३६/२०७८-७९	मधेसी		२
	५३७/२०७८-७९	दलित		१

सि.नं.	विज्ञापन नं.	विज्ञापन किसिम	पद, सेवा, समूह, उपसमूह, तह	पद संख्या
३	५३८/२०७८-७९	खुला	प्राविधिक सहायक, कृषि, पाँचौ	२८
४	५३९/२०७८-७९	खुला	पशु स्वास्थ्य प्राविधिक, कृषि, भेटेरीनरी, पाँचौ	२०
		खुला	पशु सेवा प्राविधिक, कृषि, लाए.पो.ण्ड डे.डे., पाँचौ	१९
		खुला	प्राविधिक सहायक, कृषि, फिसरिज, पाँचौ	१
५	५४०/२०७८-७९	खुला	प्राविधिक सहायक, शिक्षा, शिक्षा प्रशासन, पाँचौ	९
६	५४१/२०७८-७९	खुला	कम्प्युटर अपरेटर, विविध, पाँचौ	२
७	५४२/२०७८-७९	खुला	एनेस्थेसिया सहायक, स्वास्थ्य, विविध, पाँचौ	१
८	५४३/२०७८-७९	खुला	रेडियोग्राफर, स्वास्थ्य, रेडियोग्राफी, पाँचौ	२
९	५४४/२०७८-७९	खुला	कविराज, स्वास्थ्य, आयुर्वेद, पाँचौ	२
	५४५/२०७८-७९	महिला	कविराज, स्वास्थ्य, आयुर्वेद, पाँचौ	१
१०	५४६/२०७८-७९	खुला	स्टाफ नर्स, स्वास्थ्य, जनरल नर्सिङ, पाँचौ	१२
	५४७/२०७८-७९	महिला		३
११	५४८/२०७८-७९	खुला	पब्लिक हेल्थ नर्स, स्वास्थ्य, प.न.हे., पाँचौ	२
१२	५४९/२०७८-७९	खुला	हेल्थ असिष्टेण्ट, स्वास्थ्य, हे.ई., पाँचौ	४१
	५५०/२०७८-७९	महिला		१९
	५५१/२०७८-७९	आ.ज.		५
			कुल जम्मा	२३०

चौथो तहका अप्राविधिक पदहरू

सि.नं.	विज्ञापन नं.	पद, सेवा, समूह, उपसमूह, तह	विज्ञापन किसिम	पद संख्या
१	५५२/२०७८-७९	सहायक, प्रशासन, सा.प्र., चौथो	खुला	३१
		स.ले.पा., प्रशासन, लेखा, चौथो		२
	५५३/२०७८-७९	सहायक, प्रशासन, सा.प्र., चौथो	महिला	११
		स.ले.पा., प्रशासन, लेखा, चौथो		१
	५५४/२०७८-७९	सहायक, प्रशासन, सा.प्र., चौथो	आ.ज.	१२
५५५/२०७८-७९	सहायक, प्रशासन, सा.प्र., चौथो	मधेसी	२	
		कुल जम्मा		५९

चौथो तहका प्राविधिक पदहरू

सि.नं.	विज्ञापन नं.	पद, सेवा, समूह, उपसमूह, तह	विज्ञापन किसिम	पद संख्या
१	५५६/२०७८-७९	अमिन, इञ्जिनियरिङ, सर्भे, चौथो	खुला	१०
	५५७/२०७८-७९	अमिन, इञ्जिनियरिङ, सर्भे, चौथो	महिला	२
	५५८/२०७८-७९	अमिन, इञ्जिनियरिङ, सर्भे, चौथो	आ.ज.	२
	५५९/२०७८-७९	अमिन, इञ्जिनियरिङ, सर्भे, चौथो	मधेसी	२

सि.नं.	विज्ञापन नं.	पद, सेवा, समूह, उपसमूह, तह	विज्ञापन किसिम	पद संख्या
	५६०/२०७८-७९	अमिन, इञ्जिनियरिड, सर्भे, चौथो	दलित	१
२	५६१/२०७८-७९	सहायक कम्प्युटर अपरेटर, विविध, चौथो	खुला	१
३	५६२/२०७८-७९	सहायक महिला विकास निरीक्षक, विविध, चौथो	खुला	१६
		कुल जम्मा		३४

परीक्षा कार्यतालिका:-

सि.नं.	विज्ञापन नं.	पद, सेवा, समूह, उपसमूह, तह	परीक्षा मिति र समय	
			प्रथम पत्र	द्वितीय/तृतीय पत्र
१.	५२६-५३०/ २०७८-७९	सहायक, न्याय/प्रशासन, सा.प्र./लेखा/आ.ले.प., पाँचौ	२०७८/०९/२४ दिनको ३:३० बजे	प्रथम चरणको नतिजामा प्रकाशन गरिनेछ
२.	५३१-५३२/ २०७८-७९	तथ्याङ्क सहायक, आ.यो.तथा तथ्याङ्क, तथ्याङ्क, पाँचौ	२०७८/११/०६ दिनको ३:३० बजे	
३.	५३३-५३७/ २०७८-७९	सवइञ्जिनियर-, इञ्जिनियरिड, सिभिल, पाँचौ	२०७८/१०/१५ दिनको ३:३० बजे	
४.	५३८/२०७८-७९	प्राविधिक सहायक, कृषि, पाँचौ	२०७८/०९/३० दिनको ३:३० बजे	
५.	५३९/२०७८-७९	कृषि, भेटेरीनरी/ला.पो.एण्ड डे.डे र फिसरिज, पाँचौ	२०७८/१०/०१ दिनको ३:३० बजे	
६.	५४०/२०७८-७९	प्राविधिक सहायक, शिक्षा, शिक्षा प्रशासन, पाँचौ	२०७८/१०/२९ दिनको ३:३० बजे	
७.	५४१/२०७८-७९	कम्प्युटर अपरेटर, विविध, पाँचौ	२०७८/११/१४ दिनको ३:३० बजे	
८.	५४२/२०७८-७९	एनेस्थेसिया सहायक, स्वास्थ्य, विविध, पाँचौ	२०७८/०९/२६ दिनको ३:३० बजे	
९.	५४३/२०७८-७९	रेडियोग्राफर, स्वास्थ्य, रेडियोग्राफी, पाँचौ	२०७८/०९/२७ दिनको ३:३० बजे	
१०.	५४४-५४५/ २०७८-७९	कविराज, स्वास्थ्य, आयुर्वेद, पाँचौ	२०७८/०९/२१ दिनको ३:३० बजे	
११.	५४६-५४७/ २०७८-७९	स्टाफ नर्स, स्वास्थ्य, जनरल नर्सिङ, पाँचौ	२०७८/१०/२२ दिनको ३:३० बजे	
१२.	५४८/२०७८-७९	पब्लिक हेल्थ नर्स, स्वास्थ्य, प.न.हे., पाँचौ	२०७८/१०/२३ दिनको ३:३० बजे	
१३.	५४९-५५१/ २०७८-७९	हेल्थ असिष्टेण्ट, स्वास्थ्य, हे.ई., पाँचौ	२०७८/१०/१९ दिनको ३:३० बजे	
१४.	५५२-५५५/ २०७८-०७९	सहायक, प्रशासन, सा.प्र./लेखा, चौथो	२०७८/१०/०८ दिनको ३:३० बजे	प्रथम चरणको नतिजामा प्रकाशन गरिनेछ

सि.नं.	विज्ञापन नं.	पद, सेवा, समूह, उपसमूह, तह	परिक्षा मिति र समय	
			प्रथम पत्र	द्वितीय/तृतीय पत्र
१५.	५५६-५६०/ २०७८-७९	अमिन, इञ्जिनियरिङ, सर्भे, चौथो	२०७८/११/१७ दिनको ३:३० बजे	
१६.	५६१/२०७८-७९	सहायक कम्प्युटर अपरेटर, विविध, चौथो	२०७८/११/१६ दिनको ३:३० बजे	
१७.	५६२/२०७८-७९	सहायक महिला विकास निरीक्षक, विविध, चौथो	२०७८/११/०७ दिनको ११:०० बजे	२०७८/११/०७ दिनको २:०० बजे

परीक्षाको किसिम:- लिखित परीक्षा, कम्प्युटर सीप परिक्षण र अन्तरवार्ता

परीक्षा केन्द्र:- पोखरा, गण्डकी प्रदेश।

दरखास्तको विज्ञापित सबै पदहरूमा अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त बुझाउनु पर्नेछ।

माध्यम:- आयोगको अनलाइन दरखास्त प्रणाली <https://onlineppsc.gandaki.gov.np/> मार्फत दरखास्त पेश गर्न सकिनेछ र दरखास्त पेश गर्ने विधि/तरिका सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा हेर्न सकिनेछ।

दरखास्त दस्तुर:- सहायकस्तर चौथो तहका विज्ञापनको लागि दरखास्त दस्तुर रु.३०० (तीन सय) बुझाउनु पर्नेछ। समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले थप समूहको प्रत्येकको लागि १५०।- (एक सय पचास) का दरले परीक्षा दस्तुर बुझाउनु पर्नेछ।

सहायकस्तर पाँचौ तहका विज्ञापनको लागि दरखास्त दस्तुर रु.४०० (चार सय) बुझाउनु पर्नेछ। समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले थप समूहको प्रत्येकको लागि २००।- (दुई सय) का दरले परीक्षा दस्तुर बुझाउनु पर्नेछ।

दरखास्त दस्तुर बुझाउने विधि र स्थान:- आयोगको अनलाइन दरखास्त प्रणालीबाट फारम submit गरिसकेपछि My Application → All Application मा Click गर्ने त्यसपछि आफूले Apply गरेको विज्ञापनको Pay Button मा Click गर्ने, बैंक Option मा राष्ट्रिय बाणिज्य बैंक/नेपाल बैंक Select गर्ने र Online Payment वा Offline Payment मध्ये एक Option छनौट गरी भुक्तानी गर्ने।

Online Payment (Connect IPS) बाट दरखास्त दस्तुर भुक्तानी गर्न: Online Payment Select गरी Next मा click गर्ने त्यसपछि Connect Ips Login गरी रकम भुक्तानी गर्न सकिनेछ।

बैंक भौचरबाट दरखास्त दस्तुर भुक्तानी गर्न: Offline Payment, Select गर्ने Next मा Click गर्ने Voucher Generate मा Click गर्ने त्यसपछि भौचर प्रिन्ट गरी सोही भौचर सहित सम्बन्धित बैंकमा गई तोकिएको रकम बुझाउन सकिनेछ।

दरखास्त दस्तुर बुझाउने अवधि:- अनलाइन माध्यमबाट दरखास्त पेश गरिसकेपछि उम्मेदवारले प्राप्त गरेको Master ID र कारोबार संकेत नम्बर उल्लेख भएको भौचर सहित ढिलोमा दोब्बर दस्तुर तिरी दरखास्त दिन पाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समय भित्र (उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिन) तोकिएको परीक्षा दस्तुर/दोब्बर दस्तुर अनिवार्य रूपमा बुझाइ सक्नुपर्नेछ।

अपलोड गर्नुपर्ने कागजातहरू:- उम्मेदवारले शैक्षिक योग्यता, तालिम, व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएकै स्थानमा PDF Format मा अपलोड गर्नु पर्नेछ। सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्रको अगाडि र पछाडिको भाग स्क्यान गरी JPG Format मा अपलोड गर्नुपर्नेछ। दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाफदेही हुनुपर्नेछ।

दरखास्त दिने अन्तिम मिति:- २०७८/०७/१६ सम्म र दोब्बर दस्तुर तिरी २०७८ /०७/२३ सम्म।

उम्मेदवारको उमेरको हद:- २०७८/७/१६ सम्म १८ वर्ष उमेर पुरा भै ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गता भएका उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको।

स्वास्थ्य सेवा तर्फका पदहरूको हकमा २०७८ /०७/१६ सम्म १८ वर्ष पुरा भई ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ र वहालवाला स्थायी निजामती कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन।

अन्तर्वार्ता अधिका परीक्षा कार्यक्रम र अन्तर्वार्ता हुने मिति:- लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना गरिनेछ।

पदमा रही गर्नुपर्ने कामको विवरण:- सेवा समूह सम्बन्धी।

तलब तथा सेवा सुविधा:- प्रचलित कानून बमोजिम।

आवश्यक न्यूनतम योग्यता:

१. सहायक, तह ५, न्याय, कानून: मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण।
२. सहायक, तह ५, प्रशासन, सामान्य प्रशासन: मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण।
३. लेखा सहायक/लेखापाल, तह ५, प्रशासन, लेखा: मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र वा अर्थशास्त्र, गणित वा तथ्याङ्कशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण।
४. आ.ले.प. सहायक, तह ५, प्रशासन, लेखा: मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र वा अर्थशास्त्र, गणित वा तथ्याङ्कशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण।
५. तथ्याङ्क सहायक, तह ५, आर्थिक योजना तथा तथ्याङ्क: मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र वा गणित विषय सहित कुनै विषयमा स्नातक वा सो सरह उत्तीर्ण।
६. सब इञ्जिनियर, तह ५, इञ्जिनियरिङ्ग, सिभिल: मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इञ्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण।
७. कृषि, तह ५, प्राविधिक सहायक पदका लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विज्ञान विषय लिई प्रवीणता प्रमाणपत्र तह (आइ.एस्सी. एगु.) उत्तीर्ण वा एस.एल.सी. वा टी.एस.एल.सी. उत्तीर्ण गरी न्यूनतम ३ वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in Plant Science) उत्तीर्ण वा जे.टी.ए. कोर्स उत्तीर्ण गरी कृषि विज्ञानमा १ वर्ष जे.टी. कोर्स (प्राविधिक प्रमाणपत्र) उत्तीर्ण।
८. कृषि, भेटेरिनरी, पशु स्वास्थ्य प्राविधिक पदका लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु विज्ञान विषय लिई प्रवीणता प्रमाणपत्र तह (आइ.एस्सी. एगु.) उत्तीर्ण वा एस.एल.सी. वा टी.एस.एल.सी. उत्तीर्ण।

- गरी पशु विज्ञान विषयमा न्यूनतम ३ वर्षको अवधिको डिप्लोमा उत्तीर्ण वा पशु विज्ञान विषयमा जे.टी.ए. कोर्ष उत्तीर्ण गरी पशु विज्ञान विषयमा १ वर्षे जे.टी. कोर्ष (प्राविधिक प्रमाणपत्र) उत्तीर्ण ।
९. **कृषि, ला.पो. एण्ड डे.डे., पशु सेवा प्राविधिक पदका लागि:** मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु विज्ञान विषय लिई प्रवीणता प्रमाणपत्र तह (आइ.एस्सी. एगृ.) उत्तीर्ण वा एस.एल.सी. वा टी.एस.एल.सी. उत्तीर्ण गरी पशु विज्ञान विषयमा न्यूनतम ३ वर्षको अवधिको डिप्लोमा उत्तीर्ण वा पशु विज्ञान विषयमा जे.टी.ए. कोर्ष उत्तीर्ण गरी पशु विज्ञान विषयमा १ वर्षे जे.टी. कोर्ष (प्राविधिक प्रमाणपत्र) उत्तीर्ण ।
१०. **कृषि, फिसरिज, प्राविधिक सहायक पदका लागि:** मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि वा पशु विज्ञान विषय लिई प्रवीणता प्रमाणपत्र तह (आइ.एस्सी. एगृ.) उत्तीर्ण वा एस.एल.सी. वा टी.एस.एल.सी. उत्तीर्ण गरी पशु विज्ञान विषयमा न्यूनतम ३ वर्षको अवधिको डिप्लोमा उत्तीर्ण वा पशु विज्ञान विषयमा जे.टी.ए. कोर्ष उत्तीर्ण गरी पशु विज्ञान विषयमा १ वर्षे जे.टी. कोर्ष (प्राविधिक प्रमाणपत्र) उत्तीर्ण ।
११. **प्राविधिक सहायक, तह ५, शिक्षा, शिक्षा प्रशासन, निरीक्षण:** मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्रमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
१२. **कम्प्युटर अपरेटर, तह ५, विविध:** मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी रजिष्टर्ड संस्थाबाट कम्तीमा ६ महिनाको कम्प्युटर तालिम प्राप्त वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी विज्ञान तथा प्रविधि मन्त्रालयबाट Semi Skilled Man Power को लागि संचालित ६ महिनाको कम्प्युटर तालिम प्राप्त ।
१३. **स्वास्थ्य, विविध, एनेस्थेसिया सहायक:** मान्यता प्राप्त शिक्षण संस्थाबाट हे.अ., स्टाफ नर्स, अ.हे.व. वा अ.न.मी. कोर्ष उत्तीर्ण गरी कम्तीमा ३ महिनाको एनेस्थेसिया सम्बन्धी तालिम प्राप्त ।
१४. **रेडियोग्राफर, स्वास्थ्य, रेडियोग्राफी:** मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफीमा प्रमाणपत्र तह उत्तीर्ण ।
१५. **कविराज, स्वास्थ्य, आयुर्वेद:** मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद विषयमा प्रमाणपत्र तह उत्तीर्ण ।
१६. **स्टाफ नर्स, स्वास्थ्य, जनरल नर्सिङ:** मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण ।
१७. **पब्लिक हेल्थ नर्स, स्वास्थ्य, प.हे.न.:** मान्यता प्राप्त शिक्षण संस्थाबाट प.हे.न. वा नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण ।
१८. **ल्याब टेक्निसियन, स्वास्थ्य, मे.ल्या.टे.:** मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ ल्याबमा प्रमाणपत्र तह उत्तीर्ण वा मान्यताप्राप्त शिक्षणसंस्थाबाट एस.एल.सी. उत्तीर्ण गरी ल्याब टेक्निसियनको दुई वर्ष ६ महिनाको कोर्ष उत्तीर्ण ।
१९. **स्वास्थ्य, हे.ई., हेल्थ असिष्टेण्ट वा सो सरह पदका लागि:** मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तीर्ण ।
२०. **सहायक, तह ४, प्रशासन, सामान्य प्रशासन:** मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण ।
२१. **सह लेखापाल, तह ४, प्रशासन, लेखा:** मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित वा ऐन, श्रेस्ता वा ऐच्छिक लेखा विषय लिई एस.एल.सी. वा सो सरह उत्तीर्ण ।
२२. **अमिन, तह ४, इञ्जिनियरिङ्ग, सर्भे:** मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिइ एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सर्भे वा जियोमेटिक्स विषयमा कम्तीमा १ (एक) वर्षको तालिम प्राप्त गरेको ।
२३. **सहायक कम्प्युटर अपरेटर, तह ४, विविध:** मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषय लिई एस.एल.सी. वा सो सरह उत्तीर्ण वा मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण

गरी रजिष्टर्ड संस्थाबाट कम्तिमा ३ महिनाको कम्प्युटर तालिम प्राप्त वा मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी विज्ञान तथा प्रविधि मन्त्रालयबाट Semi Skilled Man Power को लागि सञ्चालित तीन महिनाको कम्प्युटर तालिम प्राप्त ।

२४. सहायक महिला विकास निरीक्षक, तह ४, विविध: मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण ।

नोट: ग्रेडिङ प्रणाली लागू भए पश्चात् प्रवेशिका परीक्षा (एस.एल.सी.) वा सो सरह परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारहरूको हकमा GPA 2 वा सोभन्दा माथिको ग्रेड प्वाइण्ट प्राप्त गरेकोलाई र माध्यामिक शिक्षा परीक्षा (S.L.C.E.) उत्तीर्ण गर्ने उम्मेदवारहरूको हकमा कक्षा ११ र १२ का प्रत्येक विषयहरू (सैद्धान्तिक एवं प्रयोगात्मक) मा न्यूनतम **D+** र **C.G.P.A. 1.6** प्राप्त गरेकोलाई सम्बन्धित शैक्षिक योग्यता हाँसिल गरेको मानिनेछ ।

खुला तथा समावेशी परीक्षाको लागि सूचना

१. प्रचलित निजामती सेवा सम्बन्धी कानून (निजामती सेवा ऐन, २०४९ को दफा १०) बमोजिम अयोग्य नभएको हुनुपर्नेछ ।
२. स्वास्थ्य सेवा अन्तर्गतका पदरुमा दरखास्त दिँदा सम्बन्धित सेवाको व्यवसायिक परिषदमा दर्ता भई म्याद कायम रहेको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
३. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८७ अनुसार स्थानीय तहमा अस्थायी वा करारमा २०७५।०३।३२ भन्दा अघि नियुक्ति भई अविच्छिन्न रूपमा कार्यरत कर्मचारीहरूले आफू कार्यरत स्थानीय तहबाट प्रमाणित गराएको कागजात पेश गर्नु पर्नेछ ।
४. प्रथम चरण र द्वितीय चरण गरी दुई चरणमा परीक्षा हुने पदहरूको लागि प्रथम चरण उत्तीर्ण गरेको उम्मेदवारहरूलाई मात्र द्वितीय चरणमा सहभागी गराइनेछ ।
५. प्रथम चरण (**First Phase**) को परीक्षामा उत्तीर्ण हुनको लागि प्रथम चरणको पूर्णाङ्कको ४० (चालीस) प्रतिशत अंक प्राप्त गर्नु पर्नेछ । प्रथम चरणको परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कको शतप्रतिशत अंक द्वितीय चरण (**Second Phase**) को परीक्षाको प्राप्ताङ्कमा जोडी कूल अंकको आधारमा लिखित परीक्षाको नतिजा प्रकाशन गरिनेछ ।
६. द्वितीय चरणको खुला र समावेशीतर्फको लिखित परीक्षा एकै सिटिङ एकै मिति र समयमा हुनेछ । (प्रत्येक सेवा/समूह र खुला तथा समावेशी समूहको लागि छुट्टाछुट्टै परीक्षा दिनु पर्ने छैन)
७. महिला विकास तर्फका पदहरूका लागि महिला मात्र उम्मेदवार हुन पाउनेछन् ।
८. खुला तथा समावेशीतर्फको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूको नतिजा प्रकाशन गर्दा वर्णानुक्रमका आधारमा सबै सेवा, समूहको एकमुष्ट रूपमा प्रकाशन गरिनेछ ।
९. लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारले कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित हुनु अगाडि स्थानीय तहहरूको प्राथमिकता क्रम अनिवार्य रूपले भर्नुपर्नेछ । प्राथमिकता क्रम नभर्ने उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी गराइने छैन ।
१०. समावेशी समूहतर्फ लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूले समावेशी समूहको प्राथमिकता क्रम रोज्न पाउने छैनन् । उम्मेदवारले दरखास्त फाराममा उल्लेख गरेको समावेशी समूहहरूको आधारमा आयोगको प्रचलित व्यवस्था अनुसार उम्मेदवारको समावेशी समूह कायम हुनेछ ।
११. खुला तथा समावेशी समूहतर्फ लिखित परीक्षाबाट कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ताका लागि खुला र समावेशी तथा एकभन्दा बढी समावेशी समूहमा छनौट भएका उम्मेदवारलाई एक पटक मात्र कम्प्युटर सीप परीक्षण र अन्तर्वार्तामा सम्मिलित हुने गरी कार्यक्रम निर्धारण हुनेछ । सीप

परीक्षण र अन्तर्वार्ताको प्राप्ताङ्क उम्मेदवार उत्तीर्ण भएको सबै समूह (खुला र समावेशी) मा गणना गरिनेछ।

१२. सबै चरणको परीक्षा पश्चात प्राप्त हुन आएको योग्यताक्रम (Merit Order) र उम्मेदवारले रोजेको स्थानीय तहको प्राथमिकताक्रम (Priority Order) अनुसार नियुक्तिको लागि सिफारिश गरिनेछ।

समावेशी समूहका विज्ञापनमा दरखास्त दिने उम्मेदवारहरूका लागि विशेष निर्देशन

समावेशी समूहतर्फका पदहरूमा दरखास्त दिन चाहने उम्मेदवारहरूले दरखास्त दिने समयमा देहायअनुसारका कागजातहरू तयार गरी दरखास्त दिनुपर्दछ। लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताको लागि छनौट भएपछि अन्तर्वार्ता दिन आउँदा त्यस्ता कागजातहरूको सक्कल सहित आफैले प्रमाणित गरेको नक्कल समेत साथमा लिई आउनु पर्दछ। उल्लेखित कागजातहरू दरखास्त दिने समयमा कायम रहेको नपाइएमा जुनसुकै बखत दरखास्त रद्द हुन सक्नेछ।

- (क) आदिवासी/जनजातिका हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तह प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराएको कागजात।
- (ख) मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको कागजात, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय तह/निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराएको कागजात।
- (ग) अपाङ्गका हकमा समाज कल्याण परिषद्बाट जारी भएको अपाङ्गता परिचयपत्र वा अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ४ को उपदफा (३) बमोजिम अपाङ्गताको बर्गीकरण उल्लेख गरी सम्बन्धित स्थानीय तहबाट जारी भएको अपाङ्गता परिचयपत्र।

द्रष्टव्य

- (क) अनुभवको अवधि आवश्यक पर्ने विज्ञापनहरूको हकमा सम्बन्धित पदको लागि तोकिएको दरखास्त दिन पाउने अन्तिम मिति सम्ममा न्यूनतम सेवा अवधि पूरा भएको हुनु पर्नेछ। दोब्बर दस्तुरको म्यादलाई उमेर, शैक्षिक योग्यता, अनुभव अवधि र अन्य योग्यताको प्रयोजनको लागि गणना गरिने छैन।
- (ख) समान तह/श्रेणीका पदमा उम्मेदवार बन्न पाउने व्यवस्था नभएकोले यस्तो उम्मेदवारको दरखास्त लिइने छैन।
- (ग) आयोगद्वारा तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन।
- (घ) सहयोगी लेखक माग गर्ने उम्मेदवारले लिखित परीक्षा शुरु हुनु भन्दा कम्तीमा ७ (सात) दिन अगावै आयोगको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ। अन्यथा सहयोगी लेखक उपलब्ध गराउन आयोग बाध्य हुने छैन।
- (ङ) लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारले अन्तर्वार्ता दिनु भन्दा अगाडी शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता, सेवाको अनुभव आवश्यक पर्नेमा सम्बन्धित कार्यालय प्रमुखबाट प्रमाणित गराएको सक्कल प्रति तथा समावेशी एवं खुलातर्फ दरखास्त दिने उम्मेदवारको लागि पेश गर्नुपर्ने भनी उल्लेख गरिएका कागजातहरूको सक्कलका साथै प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नु पर्नेछ।
- (च) दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक योग्यता हासिल गरिसकेको हुनु पर्नेछ। विदेशी शिक्षण संस्थामा अध्ययन गरेका उम्मेदवारहरूले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गराएको हुनुपर्दछ। तर नेपालका विश्वविद्यालयहरूबाट निर्धारित शैक्षिक

योग्यता पुरा गरी निर्धारित पदमा आवेदन दिने उम्मेदवारहरूले सिङ्गल दस्तुर बुझाएर दरखास्त दिने अन्तिम दिन सम्म दरखास्त साथ पेश गर्नुपर्ने न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र वा लब्धाङ्क विवरण पत्र (ट्रान्सक्रिप्ट) समयावधिको कारणले पेश गर्न नसक्ने अवस्था भएमा यदि उक्त सिङ्गल दस्तुर बुझाएर दरखास्त दिने अन्तिम दिन भित्र सम्बन्धित विश्वविद्यालयबाट परीक्षाफल प्रकाशित भईसकेको रहेछ र सो पुष्ट्याई हुने गरी सम्बन्धित विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धित विद्यार्थीले सो अविधि भित्र उक्त उपाधिको सबै परीक्षाहरू उत्तीर्ण गरिसकेको (सबै वर्ष/सेमेष्टरका परीक्षा, थेसिस, प्राक्टिकल र अन्य आवश्यकता पूरा गरिसकेको) भन्ने व्यहोराको पत्र र सबै सेमेष्टरको लब्धाङ्कपत्र पेश गरेमा त्यस्ता उम्मेदवारको न्यूनतम योग्यता पुरा भएको मानिनेछ।

- (छ) उम्मेदवारले प्रवेशपत्रमा आफू उम्मेदवार हुने किसिम/समूहहरूको विवरण निर्धारित ढाँचामा अनिवार्य रूपले खुलाउनु पर्नेछ अन्यथा परीक्षामा समावेश गराईने छैन।
- (ज) उम्मेदवारले अनलाईन मार्फत फाराम भर्दा आफ्नो मोबाइल नम्बर अद्यावधिक गर्नु पर्नेछ। उम्मेदवारको फाराम स्वीकृती/अस्वीकृती तथा नतिजा सम्बन्धी विवरण सिधै मोबाइल मार्फत जानकारी गराईने हुँदा गलत मोबाइल नम्बर उल्लेख गरेको कारणबाट सम्बन्धित उम्मेदवारले परीक्षामा सहभागी हुन नपाएमा सोको जिम्मेवार सम्बन्धित उम्मेदवार नै हुनुपर्नेछ।
- (झ) विज्ञापन नम्बर र परीक्षा केन्द्र एक पटक छनौट गरिसकेपछि पुनः संशोधन नहुने हुँदा विश्वस्त भई विज्ञापन नम्बर र परीक्षा केन्द्रहरू छनौट गर्नुपर्नेछ।
- (ञ) परीक्षामा परीक्षार्थीले अनिवार्य रूपमा कालो मसीको मात्र प्रयोग गर्नुपर्नेछ अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ।
- (ट) दरखास्त दिने पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्बन्धी विवरण अनलाईन फाराम भर्ने क्रममा हेर्न सकिने छ।
- (ठ) पाठ्यक्रम आयोगको वेबसाइट ppsc.gandaki.gov.np बाट प्राप्त गर्न सकिने छ।
- (ड) विज्ञापित पदहरू र सो सँग सम्बन्धित स्थानीय तहहरूको पूर्ण विवरण आयोगको वेबसाइट र बुलेटिनबाट प्राप्त गर्न सकिने छ।

थप जानकारीका लागि: ०६१-४६७८७३

Website:- <http://ppsc.gandaki.gov.np> E-mail: gandakipsc2076@gmail.com